

‘जनयुद्ध’ अन्त्य : अर्थ र असर

सीके लाल

२०६३ मङ्गसिर ५ मा सात दलको गठबन्धन सरकार तथा नेकपा (माओवादी) वीच एकदशक पुरानो ‘जनयुद्ध’ अन्त्य गर्ने सम्भौता भएपछि मुलुकभित्र दिगो शान्ति स्थापना हुने सम्भावना बढेर गएको छ । नेपाल राज्यको निर्माण प्रक्रिया तथा नेपाली समाजको रूपान्तरण गतिलाई तीव्रता प्रदान गर्न सकिने अवसर उत्पन्न भएको छ । दुवै दृष्टिकोणले यो सम्भौता ऐतिहासिक महत्त्वको छ । तापनि अपेक्षित हर्षोल्लासको वातावरण अहिलेसम्म देखिएको छैन । छिटपुट हर्षबढाई वाहेक शान्ति सम्भौतालाई नेपाली समाजले आश्चर्यजनक संशयका साथ स्वीकार गरिरहेको आभास पाइन्छ । कतिसम्म भने राजाको हरेक सम्बोधनपछि हत्तपत्त दिपावली गरिने काठमाडौंको नयाँसङ्क सम्भौता भएको साँझ सुनसान प्रायः थियो । छापाहरूमा स्वागत विज्ञापनहरू नगण्य मात्र देखिए । र, लाग्दछ नेपालीहरू शान्ति सम्भौताको सफल कार्यान्वयनबारे अझै आश्वस्त हुनसकेका छैनन् । जनसमुदायमा देखिएको यो अविश्वास-भाव अकारण भने होइन । आसन्न परिवर्तन नेपाल र नेपालीहरूको सामूहिक हितका लागि हुन लागेको हो, वा मात्र आठ राजनीतिक दलहरूको अस्तित्व संरक्षणका लागि नौटड्डी मञ्चन भइरहेको हो भन्ने कुरा अभ्य स्पष्टताका साथ सार्वजनिक हुन जरुरी छ ।

सम्भौता नाटकीय थियो भन्ने कुरा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा माओवादी अध्यक्ष प्रचण्डले आ-आफै पारामा स्वीकार गरिसकेका छन् । प्रधानमन्त्रीले विश्वलाई चकित पार्न दाबी गरे भने अध्यक्ष प्रचण्डले कमभङ्ग र निरन्तरताको कुरा उठाए । दुवै वक्तव्यको सार ऐउटै हो : यो सम्भौता स्वाभाविक होइन । अस्वाभाविक सम्भौताको सही कसी कार्यान्वयन मात्र हुन सकदछ ।

शान्ति सम्भौताको अर्को अनौठो पक्ष त्यस लामो दस्तावेजको निरपेक्षता हो । सामान्यतः त्यस्तो बन्दोबस्त (सेटलमेन्ट) राम्रो मानिन्छ, जहाँ दुवै पक्ष जित्छन् र सबै विजयी (विन-विन) बन्ने वातावरण सिर्जना हुन्छ । स्पष्टतः त्यस्तो सन्देश यो सम्भौताले न त माओवादी कमाण्डरहरूलाई दिन सकेको छ, न त सात राजनीतिक दलका जिल्ला-जिल्लामा रहेका स्थानीय जुभारु नेता-कार्यकर्ताहरूलाई नै । यो जीत-हार (विन-लुज) को बन्दोबस्त मात्र हो । यसमा दुवै पक्षका असङ्गतिहरू हारेका छन् । स्वस्थ राजनीतिक पद्धतिका लागि आवश्यक वातावरण तयार नभएसम्म जनताले खुशीयाली मनाउनुपर्ने कुनै कारण छैन । हारमा हर्षोल्लास हुँदैन ।

सम्भौताको महत्त्व

२०६३ मङ्गसिर ५ को युद्ध-अन्त्य उद्घोष २००७ फागुन ७, २०४६ चैत २६ वा २०६३ जेठ ४ सरहको युगान्तकारी घटना हो वा होइन भन्ने कुराको निकर्यौल भावी इतिहासकारहरूको जिम्मामा छाडिदिए हुन्छ । तर घटना र असरको दृष्टिकोणबाट हेर्दा २००७ सालको शाही शासनको पुनर्स्थापना, छ्यालीस सालको प्रजातान्त्रिक आन्दोलन र ४ जेठको संसदीय ‘म्याग्नाकार्टा’ घोषणा जति जम्मै राजाको भूमिकाको सेरोफेरोमा सम्पन्न भएका राजनीतिक गतिविधिहरू हुन् । ५ मङ्गसिरको सम्भौता यस अर्थमा महत्त्वपूर्ण छ कि त्यस दस्तावेजते नेपालको इतिहासमा पहिलो पटक राजाको स्थानलाई गैण मुद्दाको रूपमा मात्र सम्बोधन गरेको छ । गणतन्त्रको साटो लोकतन्त्र शब्द रोजेर सम्भौताले आफ्नो बानीव्यहोरा सुधार्न राजालाई संविधानसभासम्मको समयावधि प्रदान गरेको जस्तो देखिए तापनि राजसंस्थालाई काँध थाने राजनीतिक दल स्वयं नै थिचिन सक्ने पृष्ठभूमि माओवादीहरूको राजनीतिक रूपान्तरणले उत्पन्न गराइदिएको छ । नेपालको राजसंस्था ऐउटा यस्तो लावारिस (पराया) संरचनामा रूपान्तरण भएको छ जसको पक्षपोषण गर्न दल त के व्यक्ति समेत भेटाउन दिनानुदिन गाहो हुँदै गइरहेको छ ।

एकातिर राजनीतिक तथा सामरिक रूपमा ५ मद्रेसिरको उद्घोष अग्रगामी प्रकृतिको छ भने अर्कोतिर त्यस सम्झौताका सामाजिक तथा सांस्कृतिक प्रावधानहरू निराशाजनक रूपले यथास्थितिवादी छन् । जनजाति जुभारुहरूको भाषामा भन्ने हो भने ‘सदन बाहुनवादी, सडक बाहुनवादी, जङ्गलबाट आएकाहरू त भन् महाको बाहुनवादी ।’ भुँडी हल्लाउने, कपाल रंगाउने र उपरखुट्टी लाउने माओवादी कमरेडहरूको चालामाला हेर्दा तिनले सङ्ख्यिय राज्य संरचना तथा क्षेत्रीय, जातीय, धार्मिक, सांस्कृतिक, भाषिक एवं लैङ्गिक न्यायको पक्षमा दब्लो अडान लेलान् भन्ने सम्भावना साहै कम देखिन्छ । सात दलका नेताहरू त जे जस्ता छन्, सबैलाई थाहै थियो । माओवादी नेतृत्व उदाङ्गिनु ५ मद्रेसिरको सम्झौताप्रति संशय उत्पन्न गराउने मुख्य कारण बन्न पुगेको छ ।

आर्थिक दृष्टिकोणले युद्ध अन्त्यको घोषणा आफैमा जनहितकारी कदम हो । सरकार तथा विद्रोहीद्वारा खर्चिने अरबौंको वार्षिक व्यय अब विद्वंसकारीको साटो रचनात्मक काममा लगाइने वातावरण उत्पन्न भएको छ । युद्धमा लागेका मुलुकका सबभन्दा उर्जावान् युवाहरूको श्रम र सोच अब सिर्जनात्मक गतिविधितर मोडिन सक्छ । सङ्ख्यिय समाप्तिपछि लगानी-मैत्री वातावरण बन्छ, वैदेशिक सहयोग सञ्चालनमा सहजता आउँछ र पर्यटकहरू निर्धक्क घुमफिर गर्न पाउँछन् । तर आर्थिक पुनरुत्थानका लागि भने यस्ता लाक्षणिक लाभहरू पर्याप्त छैनन् । यस्तो सबै अवस्था जनयुद्ध सुरु हुनुभन्दा पहिले पनि विद्यमान थियो ।

अनुभवले के देखाउँछ भने आर्थिक न्यायको प्रत्याभूति नभएसम्म विकासको वृद्धिदरले मात्र शोषित तथा विच्छिन्न समूहहरूलाई निरन्तर आशमा हल्लाएर राख्न सकिदैन । तर रोजगार सिर्जनामा आधारित उत्पादन प्रणालीको साटो ५ मद्रेसिरको घोषणा ‘वैज्ञानिक’ भूमिसुधारमा मात्र अलमलिएको छ । शान्ति स्थापनापछि आर्थिक पुनरुत्थान पनि सुरु हुने छ भन्ने किसिमको आश जगाउन कोइराला-प्रचण्ड घोषणा पूर्णतः असफल भएको छ । अनि वेरोजगार, कृषक र दैनिक ज्यालादारीका मजदुरले सरकारी उर्दीलाई कदर गर्दै किन गरून् दिपावली र किन मनाउन् माओवादीको विजयोत्सवमा खुशियाली ?

सम्झौताको सबभन्दा महत्त्वपूर्ण पक्ष सम्भवतः के हो भने विदेशी खेलाडीहरूको दबावका बाबजूद नेपालीहरूले स्वयं एउटा सर्वस्वीकार्य राजनीतिक बन्दोबस्त (पोलिटिकल सेटलमेन्ट) तयार पारेर अन्तर्राष्ट्रिय द्वन्द्व-विज्ञ, सहजकर्ता र सामरिक विशेषज्ञहरूको फौजलाई हिस्स बनाइदिएका छन् । लोकतन्त्रवादी र माओवादीको मिलनमा अनिष्ट देख्ने अमेरिकीहरू अहिले अड्ग्रेजी भाषाको अभिव्यक्तिअनुसार कागको मासु खानुपर्ने अवस्थामा पुगेका छन् । ‘दुई खम्वा’

अवधारणाका प्रतिपादक भारतीय अधिकारीहरूलाई अब नयाँ सिद्धान्त विकसित गर्नुपर्ने समस्या आइपरेको छ । मोजाम्बिक, दक्षिण अफ्रिका, आयरल्याण्ड र श्रीलङ्काका द्वन्द्व व्यवस्थापनका प्रारूपहरू तेर्स्याउदै लालबुभक्कड 'नागरिक' नेताहरूलाई विश्व-भ्रमणमा पठाउने बेलायती, स्वीस, डेनिस तथा नर्वेजियन दाताहरू अक्क न वक्क भएको हुनुपर्दछ । सिङ्गो अन्तर्राष्ट्रिय समुदायको चासोलाई एकातिर पन्चाउदै अग्राह्य मानिएको माओवादी विचारधारालाई मूलप्रवाहीकरण गर्ने जोखिम गिरिजाप्रसाद कोइराला एकलैले उठाएका छन् ।

विश्व र क्षेत्रीय राजनीतिको प्रवृत्ति हेर्दा प्रचण्ड-कोइरालाले यस दुस्साहसी समझदारीका लागि धेरै ठूलो सामरिक-राजनीतिक मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ । सम्भवतः त्यसैले कोइरालाले ५ मद्रिसिर एउटा जुवा हो भन्ने आशयको अभिव्यक्ति दिनु परेको हो । पाकिस्तान र थाइल्याण्ड जस्तै नेपालको सुरक्षाको जिवेशी घुसपैठले भरिभराउ छ । फिजी र श्रीलङ्कामा जस्तै नेपालका सुरक्षा अधिकारीहरू असहिष्णु सांस्कृतिक राष्ट्रवादको रोगले ग्रस्त छन् । त्यसैले युद्ध-अन्त्यको घोषणा जतिसुकै महत्त्वपूर्ण र युगान्तकारी भए पनि त्यसको भविष्यप्रति आश्वस्त हुन सकिने अवस्था निर्वाध संविधानसभाको निर्वाचन नभएसम्म बन्न सक्ने छैन । तुलनात्मक रूपमा भन्नुपर्दा ७ फागुन, २६ चैत र ४ जेठ उपलब्धि दिनका रूपमा अड्डित छन् भने ५ मद्रिसिर एउटा नयाँ प्रयोग र प्रक्रिया सुरु भएको दिन मात्र हो । शान्त घोषणाको प्रभाव अनुभव नगरेसम्म सिन्दुरयात्रा गर्नुको कुनै तुक छैन भन्ने आत्मबोधले गर्दा नै जनता स्वस्फूर्त रूपमा खुशियाली मनाउन सडकमा नउत्रिएका हुन् ।

नेपालीहरूले पटकपटक आफ्ना राजनीतिक खेलाडीबाट धोखा पाएका छन् । यसपटक त्यस्तो हुने छैन भन्ने विश्वास दिलाउन सक्ने हैसियत कुनै एउटा मात्र राजनीतिक दलसँग छैन । तर ५ मद्रिसिरको युद्ध-अन्त्य सम्झौतामा संलग्न आठ राजनीतिक दल तथा नागरिक अगुवाहरूले सामूहिक रूपमा जनसमुदायलाई आश्वस्त पार्न लागिरहने हो भने विद्यमान संशय हटेर विश्वासको वातावरण पुनः बन्न सक्छ ।

राजनीतिक असर

नियतिले २००७ साल र २०४६ सालपछि फेरि एक पटक नेपाली काढ्गेसलाई लोकतान्त्रिक नेतृत्वदायी राजनीतिक शक्तिको रूपमा प्रतिष्ठापित गरेको छ । २००७ सालका वीपी कम्युनिस्ट विरोधी समाजवादी थिए, २०४६ सालका गणेशमान सामन्तवाद विरोधी गणतन्त्रवादी । २०६३ सालका गिरिजाप्रसादलाई

त्यस्तो कुनै स्पष्ट विचारधारा अङ्गीकार गर्न सकिने सहिलियत प्राप्त छैन । यो अस्पष्ट राजनीतिक अवस्थाको लाभ र हानि दुवै नेपाली काड्ग्रेसले व्यहोर्नुपर्ने छ । भारत-सोभियत सचिले वीपीलाई कहिल्यै नेपाली राजनीतिमा 'सफल' हुन दिएन । दरबारले गणेशमानलाई अन्तिम अवस्थासम्म 'लौह पुरुषबाट लौह भष्म बनाउने' अभियानलाई निरन्तरता दिन छोडेन । छ दशकदेखि नेपालको तरल राजनीतिका सबै विभाषिकाहरूलाई प्रत्यक्ष रूपले भोगेका गिरिजाप्रसाद कोइराला लोकतान्त्रिक स्थायित्वको खोजीमा छन् । तर नेपाली काड्ग्रेसको सङ्घठनात्मक संरचना अझै पनि आफ्ना पुराना तर अस्पष्ट निश्चितताहरूलाई त्याग गर्न सक्षम छैन । राजनीतिजहरूको साटो व्यवस्थापक र प्राविधिकहरूको सोच हावी रहेको नेपाली काड्ग्रेसले स्वयंलाई जडैदेखि रूपान्तरण र पुनर्सरचना गर्न सकेन भने त्यो दल इतिहासका पानाहरूमा गायब हुने छ । भनाइ नै छ, तेस्रो मौका सामान्यतः अन्तिम हुन्छ ।

नेकपा (एमाले) को बेचैनी महासचिव नेपालको तिलमिलाहट देखै बुझिन्छ । कुनै खास अर्थ-राजनीतिक विचारधाराभन्दा पनि राजा महेन्द्रको 'लवेदा-सुरुवात राष्ट्रवाद' को बलमा उदाएको एमालेसँग अझै पनि प्रतिबद्ध निम्न मध्यमवर्गीय कार्यकर्ताहरूको एउटा ठूलो जमात छ । तर ती सधैं आफै नेताहरूबाट ठिगिएका छन् । जनमत सङ्ग्रहपछि पञ्चायतलाई उपयोग गर्ने सम्झौतावादी धार अखियार नगरेको भए २०४६ सालको जनआन्दोलनलाई नेतृत्व दिने नैतिक अधिकार तत्कालीन नेकपा (माले) सँग मात्र थियो । माओवादी सशस्त्र विद्रोह सुरु भएदेखि नै आफ्नो सम्पूर्ण उर्जा नेपाली काड्ग्रेसलाई कमजोर तुल्याउन नखर्चेको भए राजा जानेन्द्रले १८ असोज ल्याउने आँट कहिल्यै गर्न सक्दैनये । प्रतिगमन आधा सचिच्चाएको बहाना बनाएर ढुब्नै लागेको दरबारिया जहाजमा सवार नभएको भए वसन्त विद्रोहको नेतृत्व गर्ने पालो फेरि पनि एमालेकै हुनेथियो । ५ मद्दिसिरले सर्विधानसभाका लागि नेपालको प्रभावशाली मध्यमवर्गलाई जागरूक तुल्याउने जिम्मेवारी एमालेलाई सुम्पेको छ । चौथो पटक पनि यो दल आफ्नो उत्तरदायित्व पन्चाउदै सस्तो लोकप्रियताको खोजीमा लाग्यो भने माधव नेपाल भारतीय कम्युनिस्ट आन्दोलनका अग्रज श्रीपाद अमृत डाँगे जस्तै अप्रासङ्गिक बन्ने निश्चित छ ।

छापा, रेडियो र टेलिभिजनमा प्रभुत्व जमाइरहेका माओवादी नेताहरूको गमकक फुलाई अहिलेलाई अस्वाभाविक लाग्दैन । तर दसवर्षे जनयुद्धको व्याज खाएर गरिने राजनीति धेरै दिनसम्म चल्न सक्दैन भन्ने कुरा 'कम्पोसा' र 'रिम' का असफलताहरूबाट सिक्नु माओवादी नेतृत्वपद्धतिका लागि समीचिन हुने

छ। नेपालको भू-राजनीतिक अवस्था तथा सामाजिक-सांस्कृतिक धरातलीय यथार्थलाई हेर्दा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को भिडन्तवाद भन्दा मार्क्सवादी कम्युनिस्ट पार्टीको सङ्खर्ष-समन्वय बढी उपयुक्त ठहरिन सक्छ भन्ने कुरा प्रकाश करात र सीताराम यच्चरीले प्रचण्ड-बाबुरामको दिल्ली प्रवासका बेला कति स्पष्टसँग बुझाए उनैलाई थाहा होला, तर नेकपा (माओवादी) पनि नेपाली काइग्रेस र एमाले जस्तै यथास्थितिवादी धारमा नअलमलियोस् भन्ने चाहना राख्नेहरू समेत जिल्ला सचिव र एकाइ कमाण्डरहरूको मनोमानीबाट सन्वस्त छन्। ५ मझसिर सम्झौताको सबभन्दा ठूलो कसी नेकपा (माओवादी) को राजनीतिक रूपान्तरण नै हुने छ।

नियतिले सबभन्दा कम क्षमता भएको सचेत जमातको काँधमा बढी पहुँच, प्रभाव र प्रतिभा भएका राजनीतिक दल, दाता, सुरक्षा बल, गैरसरकारी संस्था, व्यापारी वर्ग तथा प्रशासनलाई डोच्याउने बौद्धिक जिम्मेवारी थोपरेको छ। ती चुनौतीहरूको पहाड देखेर त्यो जमात तर्सेको जस्तो छ। त्यसैले नेपालको बौद्धिक जमात समेत युद्ध-अन्त्यको औपचारिक घोषणाबाट अपेक्षित रूपमा उत्साहित भएको देखिदैन। तर यस्ता सबै जटिलताका बाबजुद सामान्य नेपाली जनताको धैर्य र सहनशीलतालाई भने मान्नै पर्छ। सम्भवतः दिगो शान्ति र जागरूक लोकतन्त्रको सबभन्दा बलियो संवाहक ती जस्तै नेपालीहरू हुन् जो प्रचण्डदेखि तर्सेनन्, राजा ज्ञानेन्द्रलाई टेरेनन्, गिरिजा-माधवलाई हेपेनन् र मोरियार्टी-मुखर्जीसँग लोभिएनन्। विश्व यदि चकित भएको हो भने त्यो नेपालीहरूकै राजनीतिक परिपक्वता देखेर अचम्म मानेको हुनुपर्दछ, न कि ५ मझसिर सम्झौताका प्राविधिक प्रावधानहरूबाट।

सम्झौता कार्यान्वयन गर्न इमानदार प्रयास हुँदाहुँदै दुर्भाग्यवश ५ मझसिरको प्रयोग असफल हुन पुर्यो भने पनि निराश हुनुपर्ने अवस्था आउदैन। एकथरी राजनीतिक खेलाईहरूको विलय मात्रले नेपालीहरूको राजनीतिक यात्रा समाप्त हुने छैन। असफलताको डर त्याग्न सके मात्र सफलताका लागि इच्छाशक्ति उत्पन्न हुने हुँदा संशयबाट उन्मुकिका लागि वातावरण बनाउन भने ढिलाइ गर्न उपयुक्त हुने छैन।